



हिमालयन एमर्जेन्स

इन्स्योरेन्स लिमिटेड

(साविक हिमालयन जबरल इन्स्योरेन्स कं. लि. र एमर्जेन्स इन्स्योरेन्स कं. लि. एक आपसमा मर्मिभर बनेको बीमा कम्पनी)

केन्द्रीय कार्यालय:

बडा नं. १०, थापागाँउ, काठमाण्डौ, पो.ब.नं. १४८

फोन नं. ०१-४२४४०९०/४२४४०९६

फ्याक्स नं. ०१-४२४४०९९

परिशिष्ट १ (निर्देशन १ सँग सम्बन्धित)

निर्भिनय विमा गर्ने बीमकको वैसासिक वित्तीय विवरण

आ. ब. २०७९/८० को प्रथम त्रैमासिकको लेखापरीक्षण हुन बाँकी वित्तीय परिणाम

बासलात		(रकम रु. हजारमा)		
क्र.सं.	विवरण	लेखापरीक्षण भएपछी	लेखापरीक्षण भएपछी	लेखापरीक्षण भएपछी
		यस वैसासिकको अन्यमा	अधिल्लो वैसासिकको अन्यमा	अधिल्लो आ.ब.को सम्बन्धित वैसासिकको अन्यमा
१.	श्रोत (१.१ देखि १.४ सम्म)	३,४८८,४१४	४,००६,०५२	४,१००,००५
१.१	चुका पूँजी	२,२३९,९३७	२,२३९,९३७	२,१०६,४००
१.२	जोडा तथा कोष	४९४,०१३	६४८,९४८	९६२,२०२
१.३	बीमा कोष	१,१०७,७२६	१,१३८,३२६	१,०१७,४०५
१.४	महा विपत्ती कोष	४६,७०८	४८,८०२	१३,८९८
१.५	तिन बाँकी दोषकालिन ऋण तथा सापटी	-	-	-
२.	उपयोग (२.१ देखि २.३ सम्म)	३,४८८,४१४	४,००६,०५२	४,१००,००५
२.१	स्थिर सम्पत्ति (नृट)	२८६,३१०	२२४,६६१	२०२,६६३
२.२	दोषकालिन लगानी तथा कर्जा	७४७,६६२	४८३,२६२	६४०,८४१
२.३	खुद ऋण सम्पत्ति (३-४)	२,९६४,१९४	३,२७७,२३०	३,२२६,४४१
२.४	अपेक्षित नयाँ समावेशन हुन बाँकी विविध स्वर्च	-	-	-
२.५	नयाँ नोक्सान हिसाबबाट साँगेको नोक्सान	-	-	-
३.	खुद प्राप्त सम्पत्तिको विवरण	-	-	-
३.	खुद सम्पत्ति कर्जा तथा षेकीहरू (३.१ देखि ३.३ सम्म)	४,४०३,३४७	४,९६१,४०३	४,६३७,४४५
३.१	सापटी तथा षेकी षेकीहरू	४६०,३३४	४४७,८३७	४२३,०७८
३.२	अपेक्षित लगानी तथा कर्जा	३,८४२,६१७	३,९१४,१०९	३,९२३,९४४
३.३	अन्य सम्पत्ति	१,४००,३९६	१,६०६,६६६	१,२९०,४०३
४.	खुद हासिल तथा व्यवस्थापक (४.१ देखि ४.४) सम्म	१,४३८,२५२	१,४३८,१०३	१,३७१,०५४
४.१	वास्तु हासिल	६३०,७२६	६९९,३८९	३४२,६४१
४.२	असमान जालिम वास्तु व्यवस्था	१२५,४९६	१२५,४६७	१२५,१२७
४.३	भुक्तानी हुन बाँकी दावी वास्तु व्यवस्था	४२१,२७०	३०५,१०१	१७६,८२७
४.४	अन्य व्यवस्था	२८१,३९३	४०८,१९९	३७८,४९९

नाफा-नोक्सान हिसाब

क्र.सं.	विवरण	यस वैसासिकको अन्यमा	अधिल्लो वैसासिकको अन्यमा	अधिल्लो आ.ब.को
१.	आम्दानी (१.१ देखि १.४ सम्म)	७२,८१५	४६३,४३३	१०६,६४६
१.१	आय व्यय हिसाबबाट साँगेको	१२,८०४	१३७,०१४	४६,९३२
१.२	लगानी कर्जा तथा अन्यबाट आय	४९,९४६	३१३,८४८	४२,००६
१.३	व्यवस्था फिर्ता	-	१०,८३९	६,६४३
१.४	अन्य आम्दानी	६५	१,७२०,४४५	१,१०४
२.	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.७ सम्म)	३४४,४३५	२४४,४३५	४८,७६६
२.१	व्यवस्थापन स्वर्च	१२,६८५	४२,४४६	१०,७९०
२.२	अपेक्षित स्वर्च	-	-	-
२.३	अन्य स्वर्च	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	-	६१,१२२	४,०००
२.५	कर्मचारीको आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	६,०१३	३४,९८६	९,९९१
२.७	आयकर	१६,२३४	१०४,३६०	२४,८१४
३.	खुद नाफा / नोक्सान (१-२)	३७,८८२	२१८,५९८	५७,४४०

एकिकृत आय व्यय हिसाब

क्र.सं.	विवरण	यस वैसासिकको अन्यमा	अधिल्लो वैसासिकको अन्यमा	अधिल्लो आ.ब.को
१.	आय (१.१ देखि १.४ सम्म)	१,२२२,४३७	१,४३२,३७४	४१७,४४६
१.१	बीमागुलक (नृट)	२२२,४४७	८७०,७४०	२४१,०४८
१.२	पुनर्विमा कर्मजाल आय	७४,४२४	३६४,४१४	७३,०३२
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	१९,९८२	९३,४६१	३४,७६३
१.४	अन्य प्रत्यक्ष आय	-	११,२७६	२,३६२
१.५	वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी वास्तु व्यवस्था	४९४,९०४	२३२,३८५	२०८,४२०
१.६	वर्षको शुरूको असमान जालिम वास्तु व्यवस्था	४४१,०३८	३४१,०९९	३४०,६४१
२.	व्यय (२.१ देखि २.८ सम्म)	१,२४०,१३३	१,४४५,३६२	८७१,०५८
२.१	दावी भुक्तानी (नृट)	६४,८२४	४९७,२६७	१०६,०२२
२.२	अधिकतम कर्मजाल	१२,१००	४६,०८३	९,४४०
२.३	पुनर्विमा कर्मजाल स्वर्च	-	४,१७१	२३४
२.४	सर्वा शुरू (नृट)	२,२२६	८,७८७	२,४१०
२.५	अन्य प्रत्यक्ष स्वर्च	-	२,४६४	४४९
२.६	व्यवस्थापन स्वर्च	११७,१६८	३८२,०१८	९७,१०७
२.७	वैसासिकको अन्यको भुक्तानी हुन बाँकी दावी वास्तु व्यवस्था	४२१,२७०	३०५,१०१	१७६,८२७
२.८	वैसासिकको अन्यको असमान जालिम वास्तु व्यवस्था	४२४,४१६	४३९,३७०	४७९,१२७
३.	नाफा / नोक्सान हिसाबमा सारेको (१-२)	१२,८०४	१३७,०१४	४६,६४६

अन्य

क्र.सं.	विवरण	यस वैसासिकको अन्यमा	अधिल्लो वैसासिकको अन्यमा	अधिल्लो आ.ब.को
१	बीमागुलक आर्जन (कुल) रकम (रु. हजारमा)	७३२,४४०	३,२६२,९६८	७६४,९६८
२	जारी बीमागुलकको संख्या	४७,७२१	१९६,४६६	४७,३९०
३	सर्वीकरण गरिएको बीमागुलकको संख्या	७,४३२	३९,४२३	१०,२४१
४	कुल दावी भुक्तानी रकम (रु. हजारमा)	१४४,७३८	१,४४१,२९८	२४७,३२०
५	कुल दावी भुक्तानी संख्या	१,६६६	१२,६४९	२,७८३
६	भुक्तानी हुन बाँकी कुल दावी (रु. हजारमा)	२,००६,२३६	२,०३९,८६४	१,४७०,४६७
७	भुक्तानी हुन बाँकी दावी संख्या	१२,८७६	११,८७९	११,८७३

धितोपत्र दर्ता तथा निकाशन नियमावली २०७३ को अनुसूची १४ नियम २६ को उपनियम १ सँग सम्बन्धित

आ.ब. २०७५/०८० को प्रथम त्रैमासिक (२०७५ आश्विन मसान्तको) प्रतिवेदन

- वित्तीय विवरण**
 - यस कम्पनीको प्रथम त्रैमासिक अधिकको बासलात, नाफा-नोक्सान हिसाब तथा आय व्यय हिसाब (लेखापरीक्षण हुन बाँकी) विवरण यस दैनिकमा प्रकाशन गरिएको छ।
 - प्रमुख वित्तीय अनुपादहरू:
प्रति शेयर आम्दानी : रु. ६.७६ (वार्षिक) पि.ई. अनुपात : ४३.२२
प्रति शेयर नेटवर्क : रु. १७८.०६ प्रति शेयर कुल सम्पत्तिको मूल्य : रु. २६४.४१
- व्यवस्थापकीय विवरण**
 - लगानीबाट हुने आय तथा प्रिमियम आम्दानी सन्तोषजनक रहेको छ।
 - कम्पनीले ग्राहकहरूलाई स्तरिय बीमा सेवा प्रदान गर्दै आइरहेको कारण ग्राहकहरू सन्तुष्ट भई कम्पनीको शान बृद्धि भइरहेको छ। सोहि अनुरूप बजार विस्तार गरि व्यवसाय विविधिकरण गर्दै जाने रणनीति कम्पनीले लिएको छ।
 - समिक्षा अवधिमा भएको व्यवसाय तथा लगानीबाट हुने आयलाई दृष्टिगत गर्दा कम्पनीले भविष्यमा राम्रो प्रतिफल दिन सक्ने अपेक्षा गरेको छ।
- कानूनी कारवाही सम्बन्धी विवरण**
 - कम्पनीको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्ध प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए यस सम्बन्धी हालसम्म कुनै जानकारी नभएको छ।
 - कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए यस सम्बन्धी हालसम्म कुनै जानकारी नभएको छ।
- कम्पनीको शेयर कारोबार सम्बन्धी विवरण**
 - धितोपत्र बजारमा भएको कम्पनीको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा : यस कम्पनीको शेयर मूल्य धितोपत्र बजारको नीति नियम बमोजिम बलुला बजारले निर्धारण गर्ने गरेको र सोहि अनुसार कारोबार हुने गरेको छ। यस अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य र कारोबार भएको शेयर संख्या :

अधिकतम मूल्य : रु.४०९।६०	न्यूनतम मूल्य : रु. ३४।८०	कारोबार भएको शेयर संख्या : २२,७९,४९०
अन्तिम मूल्य : रु.३६०।८०	कारोबार भएको दिन : ४४ दिन	कारोबार संख्या : ८,२४३
 - संस्थापक शेयर कारोबार:

अधिकतम मूल्य : रु. २९८।८०	न्यूनतम मूल्य : रु. २१४।२०	कारोबार भएको शेयर संख्या : १४,६६,२२४
अन्तिम मूल्य : रु. २२४।४०	कारोबार भएको दिन : ३० दिन	कारोबार संख्या : ३३०
- समस्या तथा चुनौति**
 - आन्तरिक समस्या र चुनौति**
 - बीमा बजारमा बढ्दो प्रतिस्पर्धाले चुनौती छ।
 - बढ्दो मुद्रा स्थिरताको कारण संचालन सचर्चा बृद्धि।
 - बीमा सम्बन्धी जनचेतनाको कमी।
 - तरलता तथा विदेशी मुद्रा मौज्जातमा संकुचनले आयात तथा वैक वित्तीय संस्थाहरूको लगानीमा पर्ने प्रभाव।
 - बाह्य समस्या र चुनौती**
 - अस्थिर आर्थिक तथा राजनीतिक वातावरणले व्यवसायमा पर्ने प्रभाव।
 - महाभूकम्प, बाढी पहिरो तथा दैवी प्रकोपले पर्न सक्ने महाविपत्तीको प्रभाव।
 - विविधतापूर्ण रूपमा दैनिकीको महामारीको कारणले व्यवसायमा पर्ने प्रभाव।
 - जलवायु परिवर्तनले पर्न सक्ने प्रभावहरू।
- रणनीति**

उत्पत्तिकलाई प्रभावकारी गर्नको लागि मौज्जात कर्मचारीहरूलाई नियन्त्रण रूपमा तालिम प्रदान गर्ने तथा उचित प्रेरणादायक प्रदान गर्ने नीति कम्पनीले अवलम्बन गरेको छ। ग्राहक सन्तुष्टिलाई केन्द्र विन्दु मानेर सेवा प्रदान गर्ने कम्पनी सदैव प्रयत्नरत छ। साथै बीमाको पृथक व्यापक बृद्धि गर्ने खाता सञ्जाल विस्तार गर्ने र प्रविधीको सफेद प्रयोग गरिने छ।
- संस्थागत सुशासन**

संस्थागत सुशासन कायम राख्न कम्पनी सदैव प्रयत्नरत रहेको छ। साथै संस्थागत सुशासन कायम राख्न कम्पनीले देशीय बमोजिम कदम समेत अवलम्बन गरेको छ।

 - संचालक समिति, बीमा ऐन, नियमावली तथा विधान कानून र अन्य नियमनकारीको नियम तथा निर्देशनको पूर्ण पालना गरि संस्थागत सुशासनलाई निरन्तर पालनाको लागि संचालक समिति तथा व्यवस्थापन कटिबद्ध छ।
 - आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित छ साथै आन्तरिक लेखापरीक्षण गर्ने व्यवस्था जारी छ।
- सतत वृद्धि सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषणा**

आजको विश्वियम यस अवसरमा उत्कृष्टता उत्तीर्ण गर्न जान्ने तथा विवरणहरूको मुद्रा सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोषणा गर्दछु कि भेलो जाने बुझेसम्म यस प्रतिवेदनमा उत्कृष्टता उत्तीर्ण विवरणहरू सत्य तथ्य पूर्ण छन् र लगानीकर्ताहरूलाई उपयुक्त निर्णय लिन आवश्यक कुनै विवरण सूचना तथा जानकारी लुकाइएको छैन।